



प.सं.०७५/७६

च.नं

प्रदेश सभा सचिवालय

प्रदेश नं. १

विराटनगर, नेपाल

मिति: २०७५/६/२३

दोस्रो अधिवेशनमा भए गरेका काम कारवाहीको संक्षिप्त जानकारी

१. प्रदेश सभाको दोश्रो अधिवेशन संगै प्रदेश सभाको पहिलो बैठक २०७५ जेष्ठ १७ गते प्रारम्भ भई आज मिति २०७५ साल असोज २३ गते मङ्गलबार सम्म जम्मा १३० दिन चालु रह्यो । जसमध्ये ५२ बैठकमा ५८ पटक बैठक बसी जम्मा ६० घण्टा १५ मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।
२. प्रधानमन्त्रीको संबोधन: मिति २०७५ जेष्ठ २६ गते सम्माननीय प्रधानमन्त्री के. पी. ओलीज्यूले प्रदेश सभा समक्ष सम्बोधन गर्नुभएको ।
३. वार्षिक नीति तथा कार्यक्रम: मिति २०७५ जेष्ठ २७ गते माननीय प्रदेश प्रमुख डा. गोविन्द बहादुर तुम्बाहाङ्गज्यूले आर्थिक वर्ष २०७५/७६ को लागि प्रदेश सरकारको तर्फबाट प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम सम्बोधन गर्नुभयो ।
४. बजेट: मिति २०७५ असार १ गतेको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत तथा दोस्रो बैठकमा टेबुल गर्नु भयो । मिति २०७५ असार ४ गते संसदमा प्रस्तुत भई सोहि मितिमा आर्थिक विधेयक पारित भएको, मिति २०७५ असार १० गते विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको शीर्षकमाथि छलफल समाप्त भइ विनियोजन विधेयक पारित भएको ।
५. पारित विधेयक:

क्र . स	पारित मिति	बैठक संख्या	पारित विधेयक	प्रमाणीकरण भएको मिति
१	२०७५ असार ४	१५ औं	प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७५	२०७५/४/१
२	२०७५ असार ५	१६ औं	प्रदेश रेडियो, एफएम र टेलिभिजन . प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५	२०७५/४/५
३	२०७५ असार १०	२० औं	विनियोजन विधेयक, २०७५	२०७५/४/१

४	२०७५ श्रावण १६	२६ औं	जिल्लाको कामकर्तव्य र अधिकार , सम्बन्धमा व्यवस्था गर्न बनेको २०७५ ,विधेयक	२०७५/५/१४
५	२०७५ श्रावण १६	२६ औं	अन्तर प्रदेश वासिन्दाको समान व्यवहार र सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक , २०७५	२०७५/५/१४
६	२०७५ भदौ १९	३७ औं	विपद व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ ,	२०७५/६/१४
७	२०७५ भदौ २५	४० औं	प्रदेश सामाजिक विकास संस्था विधेयक , २०७५	२०७५/६/१४
८	२०७५ भदौ २५	४० औं	प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको २०७५ ,विधेयक	२०७५/६/१४
९	२०७५ भदौ २६	४१ औं	प्रदेश वित्त व्यवस्थापन सम्बन्धी विधेयक , २०७५	२०७५/६/१९
१०	२०७५ असोज १०	४६ औं	प्रदेश कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक , २०७५	प्रमाणीकरणको लागि पठाउन बाँकी
११	२०७५ असोज १२	४७ औं	प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक , २०७५	प्रमाणीकरणको लागि पठाउन बाँकी
१२	२०७५ असोज १४	४८ औं	सिंचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ ,	प्रमाणीकरणको लागि पठाउन बाँकी

६. समितिमा रहेका विधेयक

- प्रदेश सुशासनको प्रत्याभूति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
- प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५

७. संशोधनका लागि सूचना दिइएका विधेयक:

- प्रदेशको खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५

८. दर्ता भएका विधेयक

- विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५

- भवन निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
- प्रदेश सहकारी विधेयक, २०७५